



विजयनगर गाउँपालिकानगर प्रहरी व्यवस्थापनकार्यविधि २०७७

विजयनगर गाउँपालिका

पिपरी, कपिलबस्तु

(मिति २०७७ बैशाख १६ गते सम्पन्न कार्यपालिका बैठकबाट पारित)

विजयनगर गाउँपालिकानगर प्रहरी व्यवस्थापन कार्यविधि २०७७

गाउँकार्यपालिकाबाट स्वीकृत मिति-२०७७/०१/१६

हाल विश्वभरी महामारीको रूपमा फैलिएको नोबल कोरोना भाईरस COVID-19 को संक्रमणबाट विजयनगर गाउँपालिका भित्र आम जनतालाई सुरक्षित राख्न तथा नेपाल सरकारले लागु गरेको बन्दा बन्दीलाई ब्यवस्थित तवरले कार्यान्वयन गर्न,गाउँपालिकाले संचालन गरेका क्वारेन्टाईनहरूको रेखदेख, सरसफाई तथा गाउँपालिकाको निर्देशन बमोजिम अन्य आवश्यक कार्य गर्न,गाउँ,टोल, समाजमा सचेतना जगाउन,भारत लगायत अन्य मुलुकबाट गाउँपालिका प्रवेश गरेका ब्यक्तिहरूको लगत राख्ने तथा निगरानी गर्ने र सोको जानकारी गाउँपालिकालाई गराउने उद्देश्यले बन्दाबन्दीको अवधीभर दैनिक ज्यालादारीमा गाउँपालिका नगर प्रहरी नियुक्त गरी परिचालन गर्न मनासिब देखि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा २ , दफा १०२ को उपदफा २ तथा गाउँपालिकाको प्रशासकिय कार्यविधि नियामित गर्ने ऐन २०७४ को दफा ३ बमोजिम विजयनगर गाउँपालिकालेयो कार्यविधि बनाई लागु गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

- क) यो कार्यविधिको नाम विजयनगर गाउँपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि २०७७ रहेको छ।
- ख) यो कार्यविधि तुरुन्त प्रारम्भ हुने छ।
- ग) यो कार्यविधि COVID-19 रोगको संक्रमण जोखिम कायम रहदा सम्म लागु रहने छ ।

२. परिभाषा:

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधि-

- क)"गाउँपालिका नगर प्रहरी" भन्नाले यसै कार्यविधि बमोजिम करार वा ज्यालादारीमा नियुक्त भएका व्यक्ति सम्झनु पर्छ।
- ख)"ऐन" भन्नाले स्थानीय सरकार संचालन ऐन २०७४ र विजयनगर गाउँपालिका प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन २०७४ सम्झनु पर्छ।
- ग)"कार्यक्षेत्र" भन्नाले यस गाउँपालिकाले ओगटेको भू-भाग वा गाउँपालिकाको भित्री ठाँउ विशेषलाई वा वडाले ओगटेको भू-भागलाई सम्झनु पर्छ।
- घ)"कार्यालय" भन्नाले गाउँपालिका कार्यालय र वार्ड कार्यालय दुवैलाई सम्झनु पर्छ।
- ङ)"तोकिए वा तोकिए बमोजिम"भन्नाले यस कार्यविधि अन्तर्गत तोकिए वा तोकिए बमोजिम सम्झनु पर्छ।
- च)"छनौट समिति"भन्नाले नियम ६ बमोजिमको छनौट समिति सम्झनु पर्छ।
- छ)"कर्मचारी"भन्नाले गाउँपालिका क्षेत्र भित्र कार्यरत नेपाल सरकार अन्तर्गत निजामती सेवा नियमावली अन्तर्गत नियुक्त भएका कर्मचारी सम्झनु पर्छ।
- ज)"करार" भन्नाले तोकिएको ढाँचा बमोजिम दुई वा सो भन्दा बढी पक्ष बीच समय पारिश्रमिक एवं आवश्यकता अनुसार शर्तहरू समेत तोकिएको कार्य सम्पादन गर्नको लागी गरिएको सम्झौता भनि सम्झनु पर्छ।

३. गाउँपालिका नगर प्रहरीको श्रेणी पद र कार्यालय सम्बन्धित व्यवस्था

- क) गाउँपालिका नगर प्रहरी श्रेणी बिहिन सरह हुनेछ।

४. पदसंख्या निर्धारण:

- क).गाउँपालिका नगर प्रहरी छनौट समितिले नियमानुसार छनौट गरेका बढीमा पचास जना नगर प्रहरी रहने छन् ।

५. कार्यालय सम्बन्धित व्यवस्था:

(क) गाउँपालिका नगर प्रहरीको कार्यालय भन्नाले गाउँपालिकाको कार्यालय वा गाउँपालिकाले व्यवस्था गरे बमोजिमको कार्यालय वा गाउँपालिका अन्तर्गतका वा वार्ड कार्यालयले व्यवस्था गरे बमोजिमको कार्यालय हुनेछ।

६. गाउँपालिका नगर प्रहरी सेवाको पदपूर्ति:

(क) गाउँपालिका नगर प्रहरीको पदपूर्ति गर्दा नियम ४ बमोजिम चाहिने पदसंख्या अनुसार भर्ना गर्नु पर्ने छ।

७. छनौट समितिको गठन:

(क) गाउँपालिका नगर प्रहरी सेवामा खुल्ला प्रतियोगिताद्वारा छनौट गरी नियुक्तिको लागी अख्तियारवाला समक्ष सिफारिश गर्न देहाय बमोजिमको छनौट समिति गठन हुनेछ:-

(क) वडास्तरीय छनौट समिति:

- (१) सम्बन्धित वडाको वडा सचिव —संयोजक
- (२) स्थानिय प्रहरी कार्यालय प्रमुखले आपसमा समन्वय गरी तोकेको प्रहरी सहायक निरीक्षक वा प्रतिनिधि —सदस्य
- (३) संयोजकले तोकेको वडा कार्यालयको कर्मचारी —सदस्य

(ख) गाउँपालिका स्तरीय छनौट समिति:

- (१) गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत —संयोजक
- (२) नेपाल प्रहरीको स्थानीय प्रमुख — विज्ञ सदस्य
- (३) सशस्त्र प्रहरी बल स्थानीय प्रमुख —विज्ञ सदस्य

(ग). वडास्तरीय छनौट समिति र गाउँपालिका स्तरीय छनौट समितिले आवश्यक परेमा अन्य विज्ञ व्यक्ति आमन्त्रण गर्न सक्ने छ ।

८. न्यूनतम योग्यता:

गाउँपालिका नगर प्रहरी पदमा खुल्ला प्रतियोगिताद्वारा पुर्तिको लागी चाहिने न्यूनतम योग्यता एस.एल.सी वा सो सरह उतिर्ण भएको हुनु पर्छ।

१०. छनौट विधि:

क. वडास्तरीय छनौट समितिले वडामा प्राप्त आवेदन उपर मुल्यांकन गरी शैक्षिक योग्यता, स्थानिय, कार्य अनुभव तथा शारिरिक तन्दुरुस्ती परीक्षण गरी कुल ५० अंकको एकमुष्ट मुल्यांकनबाट योग्यताक्रमको आधारमा बढीमा १२ जना सम्मको सम्भावित छोटो सुची प्रकासन गरी दोस्रो चरणको छनौटको लागी गाउँपालिकामा सिफारिस गर्नु पर्ने छ ।

ख. गाउँपालिकास्तरीय छनौट समितिले वडास्तरीय छनौट समितिबाट सिफारिस भई आएका उम्मेदवारहरु बीच देहाय बमोजिमको कुल ५० अंकको मुल्यांकन गरी नियुक्तीका लागी सिफारिस गर्नुपर्ने छ ।

१). लामो दुरीको दौड - अंक भार २०

२). छोटो दुरीको दौड - अंक भार १०

३). लङ्गजम्प - अंक भार ५

४). अन्तरवार्ता- अंक भार १५

११. नियुक्ति गर्ने अधिकारी:

(क) छनौट समितिले अख्तियारवाला समक्ष सिफारिश गरेका उम्मेदारहरूको अनुमोदन भए पश्चात गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले सफल उम्मेदवार नियुक्ति दिनेछन।

(ख) नियुक्ति दिने अधिकारीले सफल उम्मेदवारहरूलाई अनुमोदन भएको तीन दिन भित्र नियुक्ति दिनुपर्ने छ।

१२.नियुक्ति वदर हुन सक्ने अवस्था:

(क) देहायको अवस्थामा नियुक्त गर्ने अधिकारीले गाउँपालिका नगर प्रहरीको नियुक्ति वदर गर्न सक्नेछ।

(१) कार्य सम्पादनमा दक्षता नदेखिएमा वा जिम्मेवारी वहन गर्न असक्षम देखिएमा वा तोकिए बमोजिम आचरण उल्लङ्घन गरेमा ।

ख).गाउँपालिका नगर प्रहरीले कुनैपनि जघन्य खालको अपराध गरेको भनि तत्काल सवुत प्रमाण सहित फेला परेमा निजको नियुक्ति स्वतः वदर हुनेछ।

१३.गाउँपालिका नगर प्रहरीको काम कर्तव्य र अधिकार:

(क) गाउँपालिकाको सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने।

(ख) गाउँपालिकाको स्थानिय स्तरमा हुने सभा, समारोह,जात्रा चाडपर्वहरूलाई यो बन्दा बन्दीको अवस्थामा पुर्णरूपमा रोकी सामाजिक तथा भौतिक दुरी कायम गर्ने गराउने ।

(ग) स्थानिय बजारलाई अतिआवश्यक सेवा बाहेक अन्य बजार पुर्ण रूपमा बन्द गराउने रेख देख तथा व्यवस्थापन गर्ने ।

(घ) गाउँपालिकालाई सरसफाई युक्त बनाउन मापदण्डको कार्यन्वन गर्ने ।

(ङ) प्रकोपको समयमा विशेष गरी महिला,गर्भावती,सुत्केरी,शिशु,बृद्धबृद्धा,दिर्घा रोगी,अशक्त आपाँगहरूको अवस्था बुक्षि आवश्यक व्यवस्थाका लागी गाउँपालिकालाई जानकारी गर्ने ।

(च) हालको विधामान समयमा गाउँपालिकाबाट वितरण गर्ने राहत कार्यलाई सहाजीकरण गर्ने ।

(छ)गाउँपालिकाले दिएको निर्देशन र आचरण बमोजिम खटाएको ठाँउमा जिम्मारी पुर्बक काम काज गर्ने दायित्व र कर्तव्य नगर प्रहरीको हुनेछ।

(ज) गाउँपालिका नगर प्रहरीले गाउँपालिकाले खटाएको जुन सुकै समयमा कामकाज गर्नु पर्ने छ ।

(झ).नेपालको सार्वभौमसत्ता,अखण्डता र सार्वजनिक शान्तिमा खलल पुग्ने गरी कुनै पनि काम गर्न पाईने छैन ।

१४. पारिश्रमिक सम्बन्धि व्यवस्था:

(क) गाउँपालिका नगर प्रहरीहरूको तलब /पारिश्रमिक देहाय बमोजिम हुनेछ।

(१) गाउँपालिकाले नियुक्ती गरेका नगर प्रहरीहरूले काम गरेको प्रतिदिन प्रतिव्यक्ति रु ५१५/- पारिश्रमिक र दैनिक रु १५५/- रासन खर्च वापत पाउने छ ।

१५. खारेजी र बचाउ:

क).यो कार्यविधि COVID-19रोगको संक्रमण जोखिम हटेपछि स्वतः खारेज हुनेछ ।

ख).नेपालको संविधान २०७२ र सो अन्तरगत बनेका कानुनसंग बाझिन गएमा बाझिएको हद सम्म अमान्य हुने छ ।

दरखास्त फारमको ढाँचा



विजयनगर गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

पिपरी, कपिलबस्तु

दरखास्त फारम

पद:

आवेदन पेश गरेको कार्यालय:

नाम थर:

जन्म मिति:

स्थायी ठेगाना:

बाबुको नाम:

हजुर बाबाको नाम:

आमाको नाम:

विवाहित वा आविवाहित:

शैक्षिकयोग्यता:.....उत्तिर्ण

नागरिकता न:

नागरिकता जारी भएको जिल्ला/मिति:

संलग्न गरेको प्रमाण पत्रको प्रतिलिपिहरू:

१

२

३

४

५

१	

दायाँबायाँ

माथि उल्लेख गरेका र संलग्न गरेका जानकारी एवं कागजातहरू सही साँचोहो । फरक परे कानून बमोजिम सहुँला बुझाउला ।

मिति:

निवेदकहस्ताक्षर

समाप्त